



# महादेवा गाउँपालिका

## बथनाहा, सप्तरी

### नागरिक वडा पत्र २०७५

| क्रसं | सेवाको प्रकृति   | आवश्यक कागजात   | प्रक्रिया र चरण  | लाम्बे शुल्क / दस्तुर रु. | लाम्बे समयावधी  | जिम्मेवारी  | गुनासो सुन्ने अधिकारी |
|-------|--|---|--|---------------------------|---|-------------|-----------------------|
| १     | नाता प्रमाणित  | <p>मृतकसंग नाता कायम गर्नु परेमा</p> <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>मृतकको मृत्यु दर्ता / नागरिकता प्रमाण पत्रको प्रतिलिपि / मृत्यु दर्ता नभए मा</li> <li>मृत्यु सिफारिस</li> <li>वडा वाहिरको नागरिकता भएमा बसाइ सराई प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>जस-जसको वीचमा नाता कायम गर्नु पर्ने हो सो संग सम्बन्धित उमेर पुगे को व्यक्तिको हकमा ना.प्र.प.को प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।</li> <li>पेन्सनर (पेन्सन पाउने व्यक्ति) भए नाम, नम्बर र पद खुलेको तथा पति पत्नीको नाम देखिने पेन्सन पटटाको प्रतिलिपि ।</li> <li>आवश्यकता अनुसार विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि, घटना दर्ता लागू हुनु भन्दा पहिलेको विवाह भएमा विवाह सिफारिस पत्रको प्रतिलिपि ।</li> <li>हालै खिचेको फोटो २ प्रति</li> </ul> | <p>उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।</p> <p>आवश्यक परेमा स्थलगत सरजिमिन तथा अन्य जाँचबुझको आधारमा नाता प्रमाणित गरिनेछ ।</p>                           | नियमानुसार                | <p>१ बजे सम्म</p> <p>आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट</p> | वडाध्यक्ष   | अध्यक्ष               |
| २     | जन्म मिति प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुँदैको अवस्थामा) | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>गा.पा. वाहिरको ना.प्र.प. भएमा बसाइ सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>विचालयको जन्म मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि</li> </ul>  | <p>उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।</p> <p>आवश्यक परेमा स्थलगत सरजिमिन तथा अन्य जाँचबुझको आधारमा जन्म मिति खुलेको प्रमाणपत्रको प्रतिलिपि गरिनेछ ।</p> | नियमानुसार                | <p>१ बजे सम्म</p> <p>आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट</p> | वडाध्यक्ष   | अध्यक्ष               |
| ३     | विवाह प्रमाणित (व्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुँदैको अवस्थामा)     | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>पति र पत्नीको ना.प्र.प.को प्रतिलिपि ।</li> <li>नगर वाहिरको ना.प्र.प. भएमा बसाइ सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।</li> </ul>   | <p>उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।</p> <p>स्थलगत सरजिमिन तथा अन्य जाँचबुझको आधारमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि गरिनेछ ।</p>                   | नियमानुसार                | <p>१ बजे सम्म</p> <p>आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट</p> | वडाध्यक्ष   | अध्यक्ष               |
| ४     | अविवाहित प्रमाणित  | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>वडा वाहिरको नागरिकता भए बसाइ सराई प्रमाण पत्रको प्रतिलिपि</li> </ul>  | <p>उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।</p> <p>स्थलगत सरजिमिन तथा अन्य जाँचबुझको आधारमा अविवाहित प्रमाणित गरिनेछ ।</p>  | नियमानुसार                | <p>१ बजे सम्म</p> <p>आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट</p> | वडा अध्यक्ष | अध्यक्ष               |

| क्रसं | सेवाको प्रकृति                       | आवश्यक कागजात   | प्रक्रिया र चरण  | लाग्ने शुल्क / दस्तुर रु. | लाग्ने समयावधी  | जिम्मेवारी | गुनासो सुने अधिकारी |
|-------|--------------------------------------|---|--|---------------------------|---|------------|---------------------|
| ५     | घर पाताल<br>प्रमाणित                 | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि</li> <li>फाइल नक्सा</li> </ul>   | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।              | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट           | वडाध्यक्ष  | अध्यक्ष             |
| ६     | व्यक्तिगत<br>विवरण प्रमाणित          | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>व्यक्तिको ना.प्र.प.को प्रतिलिपि</li> <li>नावालिक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>बडावाहिरको ना.प्र.प. भएमा वसाई सराई प्रमाण पत्रको प्रतिलिपि</li> <li>परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु ।</li> </ul>  | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट           | वडाध्यक्ष  | अध्यक्ष             |
| ७     | संरक्षक प्रमाणित<br>गर्ने            | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>संरक्षक हुने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि</li> <li>नावालकको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>बडावाहिरको ना.प्र.प. भएमा वसाई सराई प्रमाण पत्रको प्रतिलिपि</li> <li>नाता प्रमाणपत्रको प्रतिलिपि</li> <li>परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु ।</li> </ul>              | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।              | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट           | वडाध्यक्ष  | अध्यक्ष             |
| ८     | हकवाला वा<br>हकदार प्रमाणित<br>गर्ने | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>हकवाला हुने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि ।</li> <li>बडावाहिरको ना.प्र.प. भएमा वसाई सराई प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>नाता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>परिचय तथा विवरण खुल्ने आवश्यक प्रमाणपत्रहरु ।</li> <li>अन्य अंशियारहरुले अंश बुझेको प्रमाण, निस्सा वा भपाई ।</li> </ul> | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।              | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट           | वडाध्यक्ष  | अध्यक्ष             |
| ९     | नेपाली<br>नागरिकताको<br>सिफारिस      | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>बाबु, आमा वा पतिको ना.प्र.प.को प्रतिलिपि</li> <li>टोली दर्ताको रेकर्ड प्रतिलिपि</li> <li>विवाहित भए विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>व्यक्तिगत घटना लागू हुनु भन्दा पहिलेको विवाह भएमा विवाह सिफारिस</li> <li>जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> </ul>                      | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमामा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा                 | नियमानुसार                | सोही दिन १ घण्टा भित्र (२ बजे सम्म कार्यालयमा आएको खण्डमा ) | वडाध्यक्ष  | अध्यक्ष             |

| क्र.सं | सेवाको प्रकृति  | आवश्यक कागजात  | प्रक्रिया र चरण   | लाने शुल्क / दस्तर | लाने समयावधी                                      | जिम्मेवारी | गुनासो सुने अधिकारी |  |
|--------|---|--|---|--------------------|---|------------|---------------------|--|
|        |   | <ul style="list-style-type: none"> <li>नाम, थर र जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि</li> <li>बाबु, आमा वा पतिको मृत्यु भएको भए, मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>बाबु, आमा वा पतिको मृत्यु भएको भए सनाखत गर्ने प्रयोजनका लागि</li> <li>एकाघरको नजिकको दाजु/भाई वा काका/काकी र सासु वा देवर वा जेठा जु वा जेठा बाबा वा ससुरा आदि नाता खुलेको प्रमाणको प्रतिलिपि</li> <li>विवाहित भए माझी तरफको बाबु, आमा वा दाजु वा भाई मध्ये कसैको नाप्र.प.को प्रतिलिपि ।</li> <li>बसाई सराई गरी आएको भए सो को प्रमाण पत्रको प्रतिलिपि र जग्गाधनी प्रमाण</li> <li>पूर्जाको प्रतिलिपि ।</li> <li>दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति</li> <li>बैवाहिक अंगिकृत नागरिकताको हकमा पतिको नाप्र.प.को प्रतिलिपि</li> <li>विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>जन्म भएको देश स्थित नागरिकता दिने कार्यालयमा नागरिकता त्यागेको वा त्यान नागरिकता चलाएको निवेदनको प्रतिलिपि र सोको निवेदन हुलाकद्वारा सम्बन्धित देशमा पठाउँदाको रजिस्ट्री चिठ्ठीको रसिदको प्रतिलिपि</li> <li>पतिको मृत्यु भएको भए ससुरा वा सासु वा जेठाजु वा देवर वा एकाघरको नाता</li> <li>खुले नातेदारको नाप्र.प.को प्रतिलिपि</li> </ul> | सिफारिस गरिनेछ ।  |                    |   |            |                     |  |
| १०     | व्यक्ति प्रमाणित सिफारिस  | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>नाम थर र जन्म मिति फरक पर्ने व्यक्तिको नाप्र.प.को प्रतिलिपि</li> <li>नावालिक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>नाम थर र जन्म मिति फरक परेको प्रमाणको प्रतिलिपि-जस्तै शैक्षिक योग्यताको प्रमाण पत्र, पेन्सन पट्टा, मृत्यु दर्ता, जन्म दर्ता र जग्गाधनी प्रमाण पूर्जा आदिको प्रतिलिपि</li> <li>वडावाहिरको नाप्र.प. भएमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि ।</li> </ul>   | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा फोटो टा"स सहितको प्रमाणित गरिनेछ । | नियमानुसार         | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडाध्यक्ष  | अध्यक्ष             |  |
| ११     | मृत्यु प्रमाणित सिफारिस (व्यक्तिगत घटना लागु हुनु भन्दा पूर्वका अवस्थामा) | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>मृतकको नाप्र.प.को प्रतिलिपि</li> <li>सूचना दिने सरोकारवाला व्यक्तिको नाप्र.प.को प्रतिलिपि</li> <li>वडा वाहिरको नाप्र.प. भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> </ul>   | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।                               | नियमानुसार         | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडाध्यक्ष  | अध्यक्ष             |  |

| क्र.सं | सेवाको प्रकृति                      | आवश्यक कागजात   | प्रक्रिया र चरण   | लाग्ने शुल्क / दस्तुर रु. | लाग्ने समयावधी                                    | जिम्मेवारी | गुनासो सुने अधिकारी |
|--------|-------------------------------------|---|---|---------------------------|---|------------|---------------------|
| १२     | वसोवास प्रमाणित (स्थायी / अस्थायी ) | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>बसाइ सराईको प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गा धनि प्रमाण पूर्जीको प्रतिलिपि</li> <li>अस्थायी वसोवास सिफारिसको हकमा गाउँपालिका बाहिरको भएमा पनि स्थलगत</li> <li>सरजमिनको आधारमा सिफारिस दिने</li> </ul>   | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।           | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडाध्यक्ष  | अध्यक्ष             |
| १३     | जन्म दर्ता                          | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>पिता वा आमाको ना.प्र.प.को प्रतिलिपि ।</li> <li>पिता वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>पिता वा आमाको मृत्यु भएको भए एकाधरका नाता खुले व्यक्तिको ना.प्र.प.को प्रतिलिपि ।</li> <li>बाहिरको नागरिकता प्रमाणपत्र भएमा बसाइ सराई प्रमाण पत्रको प्रतिलिपि</li> <li>अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्ड कार्डको प्रतिलिपि</li> <li>अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>जन्मदर्ता गर्ने व्यक्तिको बाबु आमाको विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul> | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा दर्ता गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा सचिव   | वडाध्यक्ष           |
| १४     | बसाइ सराई                           | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>संम्बन्धित व्यक्तिहरुको ना.प्र.प. को प्रतिलिपि</li> <li>नगर वाहिरबाट बसाइ सरिआएको भए सरिआएको ठाउँबाट त्याएको सराई प्रमाण पत्रको सक्कल प्रति ।</li> <li>सरी जाने स्थानको आफ्नो वा परिवारको नाममा भएको भए जग्गाधर्नी प्रमाण पूर्जाको प्रतिलिपि ।</li> </ul>  | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा दर्ता गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा सचिव   | वडाध्यक्ष           |
| १५     | मृत्यु दर्ता                        | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>मृतकको ना.प्र.प.को प्रतिलिपि</li> <li>एकाधरको सूचना दिने व्यक्ति को ना.प्र.प.को प्रतिलिपि</li> <li>वडा वाहिरको ना.प्र.प.भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> </ul>  | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा दर्ता गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा सचिव   | वडाध्यक्ष           |
| १६     | विवाहदर्ता                          | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>नगर वाहिरको ना.प्र.पत्र भएमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि</li> <li>पत्निको मार्ईती तर्फको अविभावकको ना.प्र.पत्रको प्रतिलिपि</li> <li>जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि</li> </ul>  | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा दर्ता गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा सचिव   | वडाध्यक्ष           |

| क्र.सं | सेवाको प्रकृति  | आवश्यक कागजात  | प्रक्रिया र चरण  | लाग्ने शुल्क / दस्तुर रु. | लाग्ने समयावधी                                    | जिम्मेवारी  | गुनासो सुने अधिकारी |
|--------|---|--|--|---------------------------|---|-------------|---------------------|
| १७     | सम्बन्ध विच्छेद   | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>सम्बन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि</li> <li>अदालतबाट भएको सम्बन्ध विच्छेद फैसलाको प्रतिलिपि</li> </ul>   | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा दर्ता गरिनेछ ।    | नियमानुसार                | १ घण्टा   | वडा सचिव    | वडाध्यक्ष           |
| १८     | बैदेशिक बैक खाता खोले प्रयोजनको सिफारिस                         | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि</li> <li>बैदेशिक खाता खोल्नु पर्नाको कारण सहित पेन्सन पटटा प्रमाणको प्रतिलिपि</li> </ul>   | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडाध्यक्ष   | अध्यक्ष             |
| १९     | पेन्सनरहरुका लागि जीवित रहेको भन्ने व्याहोराको सम्पर्क प्रमाणित | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि ।</li> <li>पेन्सन पटटाको प्रतिलिपि ।</li> <li>२ प्रति फोटो ।</li> <li>व्यक्ति स्वयं उपस्थित हुनु पर्ने ।</li> </ul>   | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | प्रमुख              |
| २०     | पेन्सन प्रयोजनका लागि ठेगाना संशोधन सिफारिस                     | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि ।</li> <li>सम्बन्धित पेशामा भर्ना हुन्दा ठेगाना छाडी हाल आई बसोवास गरेको स्थायी</li> <li>बसोवास (वसाइ सराइ) प्रमाण पत्रको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।</li> </ul>  | उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ । | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष             |
| २१     | छात्रवृत्ति सिफारिस   | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि । जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>(निवेदकको नागरिकता नभएको अवस्थामा संरक्षकको नागरिकता प्राप्तिलिपि )</li> <li>सम्भव भए सम्म अर्थ्यनरत विद्यालय वा क्याम्पसको भर्ना कार्ड वा परिचय पत्रको प्रतिलिपि</li> <li>गाउँपालिकाबाहिरको ना.प्र.पत्र भएमा बसाइसराइ भई आएको प्रमाण पत्रको प्रतिलिपि ।</li> </ul> | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा                             | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष             |

| क्रसं | सेवाको प्रकृति   | आवश्यक कागजात   | प्रक्रिया र चरण  | लामे शुल्क / दस्तुर रु. | लामे समयावधी                                      | जिम्मेवारी  | गुनासो सुन्ने अधिकारी |
|-------|--|---|--|-------------------------|---|-------------|-----------------------|
| २२    | बसाई सराई गरी अन्यत्र सामानहरु लिई जांदा सिफारिस माग भई आएमा | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि ।</li> <li>बसाई सराई प्रमाण पत्रको प्रतिलिपि</li> <li>लिई जाने सामानहरुको विवरण खुलेको निवेदन ।</li> </ul>   | उल्लेखित कागजातहरु सहित बडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा प्रमाणित गरिनेछ । | नियमानुसार              | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | बडा अध्यक्ष | अध्यक्ष               |
| २३    | उच्चाग स्थापना एवं छउं सारी सिफारिस                          | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त पत्र ।</li> <li>सम्बन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि ।</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।</li> <li>उच्चाग व्यवसाय संचालन गर्ने घरको नक्शा पास प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>एकीकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि ।</li> <li>बहाल सम्झौताको प्रतिलिपि</li> <li>आफुनो नामको जग्गा नभएमा जग्गा धनिको मञ्जुरीनामाको प्रतिलिपि ।</li> <li>ठूला उच्चाग भएमा सार्वजनिक रूपमा प्रकाशित गरिएको सूचनाको प्रतिलिपि प ।</li> </ul> | उल्लेखित कागजातहरु सहित बडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।  | नियमानुसार              | २ दिन   | बडा अध्यक्ष | अध्यक्ष               |
| २४    | कर चुक्ता सिफारिस  | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>गाउँपालिकालाई बुझाउन पर्ने कर, शुल्क बुझाएको रसिदको प्रतिलिपि ।</li> </ul>   | उल्लेखित कागजातहरु सहित बडा कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।                                 | नियमानुसार              | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | बडा अध्यक्ष | अध्यक्ष               |
| २५    | चारित्रिक सिफारिस  | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>कुनै पेशा व्यवसायमा संलग्न भए परिचय पत्रको प्रतिलिपि ।</li> <li>चारित्रिक एवं सामाजिक चाल चलन अवस्था पुष्टि हुने अन्य केही कागजातहरुको</li> <li>प्रतिलिपि ।</li> <li>गाउँपालिका बाहिरको ना.प्र.पत्र भएमा बसाई सराई भई आएको प्रमाण पत्रको प्रतिलिपि</li> </ul>   | उल्लेखित कागजातहरु सहित बडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।  | नियमानुसार              | २ दिन   | बडा अध्यक्ष | अध्यक्ष               |
| २६    | घर जग्गा नामसारी सिफारिस                                     | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।</li> <li>मृतकबाट भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>फाइलनक्साको प्रतिलिपि</li> <li>मृतक संग हक्कालाले कायम गरेको नाता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>२/२ प्रति फोटो ।</li> <li>भौतिक संरचना भए सोको मूल्याकन सिफारिस ।</li> </ul>  | उल्लेखित कागजातहरु सहित बडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।               | नियमानुसार              | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | बडा अध्यक्ष | अध्यक्ष               |

| क्रसं | सेवाको प्रकृति   | आवश्यक कागजात   | प्रक्रिया र चरण   | लाम्बे शुल्क / दस्तुर रु. | लाम्बे समयावधी                                    | जिम्मेवारी  | गुनासो सुन्ने अधिकारी |
|-------|--|---|---|---------------------------|---|-------------|-----------------------|
| २७    | सार्वजनिक यातायातका साधन नचलेको व्यहोरा वा दैवी विपत्ति वा भवितव्य परेको व्यहोराको सिफारिस | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>कुनै न्यायिक वा अर्ध न्यायिक वा सरकारी कार्यालयमा तारीख लगायतको कामहरूमा जानुपर्ने प्रष्ट कारण।</li> <li>सार्वजनिक यातायात नचलेको पत्रिकामा प्रकाशित सूचनाको वा समाचार को संकलने प्रति वा प्रतिलिपि</li> </ul>  | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ। आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ। | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष               |
| २८    | छुट तथा आंकडा जग्गाको सिफारिस  | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि।</li> <li>छुट जग्गाको फिल्ड बुक वा आंकडा बुक उतार पत्रको प्रतिलिपि।</li> <li>सो जग्गामा हक प्राप्त हुने अन्य प्रमाणहरू जस्तै साविकको वण्डापत्र, राजिनामा,</li> <li>वक्सपत्र लगायत अन्य लिखतहरूको प्रतिलिपि।</li> <li>मुतकको हकमा हक खाने हकवालाहरू खुलेको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि।</li> </ul> | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ। आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ। | नियमानुसार                | ७ दिन   | वडा अध्यक्ष | अध्यक्ष               |
| २९    | संकल प्रमाणपत्रहरू हराएकोमा प्रतिलिपि मागको सिफारिस  | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>संभव भए सम्म हराएको वा नष्ट भएको प्रमाणको प्रतिलिपि।</li> </ul>   | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ। आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ। | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष               |
| ३०    | सम्पति मूल्याङ्कन / आयश्रोत सिफारिस -वैदेशिक प्रयोजनका लागि                                | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि।</li> <li>घर भए नक्शा पास प्रमाण पत्रको प्रतिलिपि</li> <li>घरको मूल्याङ्कन प्रतिवेदन।</li> <li>बस, ट्रक, जीप, कार, भ्यान, टेक्टर आदिको हकमा ब्लुबुकको प्रतिलिपि।</li> <li>दर्ता नवीकरण प्रमाण पत्रको प्रतिलिपि</li> </ul>                                      | उल्लेखित कागजात सहित सम्बन्धित व्यक्तिले निवेदन लेखी निवेदन दिएमा वडा कार्यालयबाट सिफारिस गरिनेछ।                               | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष               |
| ३१    | विद्युत तथा खानेपानी सिफारिस   | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि।</li> <li>एकीकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि।</li> <li>घर नक्शा पास प्रमाण पत्रको प्रतिलिपि।</li> <li>अव्यवस्थित वसोवासको हकमा टोल विकास संस्था वा वस्ती विकास समितिको सिफारिस</li> <li>राजीनामा पत्रको प्रतिलिपि</li> </ul>                             | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ। आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ। | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष               |

| क्र.सं | सेवाको प्रकृति                                   | आवश्यक कागजात  | प्रक्रिया र चरण  | लाम्ने शुल्क / दस्तुर रु. | लाम्ने समयावधी                                    | जिम्मेवारी  | गुनासो सुने अधिकारी |
|--------|--|--|--|---------------------------|---|-------------|---------------------|
| ३२     | चार किल्ला सिफारिस                               | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि</li> <li>चार किल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट</li> </ul> | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ । नोट विवादित जग्गाको हकमा यस्तो सिफारिस दिन वडा कार्यालय बाट्य हुने हैन | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष             |
| ३३     | घर सडक सिफारिस                                   | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।</li> <li>चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि</li> <li>चौकिल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट</li> </ul>   | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ । नोट विवादित जग्गाको हकमा यस्तो सिफारिस दिन वडा कार्यालय बाट्य हुने हैन | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष             |
| ३४     | जग्गा हक भोग सिफारिस                             | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>वडा बाहिरको नागरिकता भए बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि</li> <li>फिल्ड बुक उतारको प्रतिलिपि</li> </ul>   | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।  | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष             |
| ३५     | आदिवासी जनजाती, दलित, मध्यसी तथा मूस्लिम सिफारिस | <ul style="list-style-type: none"> <li>निवेदन</li> <li>ना.प्र.प.को प्रतिलिपि</li> <li>अनुसूची भएको प्रमाण</li> <li>अनुसूचीमा नपरी थर फरक देखिएमा सम्बन्धित जातिय संस्थाको सिफारिस</li> <li>२ प्रति फोटो</li> </ul>   | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।  | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट | वडा अध्यक्ष | अध्यक्ष             |
| ३६     | अन्य सामान्य सिफारिस                             |  | उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक   | नियमानुसार                | १ बजे सम्म आएमा सोही दिन र त्यस                   | वडा अध्यक्ष | अध्यक्ष             |

| क्र.सं | सेवाको प्रकृति | आवश्यक कागजात  | प्रक्रिया र चरण  | लाग्ने शुल्क / दस्तुर रु. | लाग्ने समयावधी    | जिम्मेवारी | गुनासो सुन्ने अधिकारी |
|--------|----------------|--|--|---------------------------|-------------------|------------|-----------------------|
|        |                | <ul style="list-style-type: none"> <li>● निवेदन</li> <li>● ना.प्र.प.को प्रतिलिपि ।</li> <li>● जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।</li> <li>● चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि ।</li> <li>● परिचय खुल्ने प्रमाणपत्र, प्रशस्ति पत्र वा कुनै संघ संस्थामा आवद्ध भएको परिचय</li> <li>● खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul> | परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ । |                           | पछि आएमा भोलिपल्ट |            |                       |

➤ नोट हरेक निवेदन दर्ता शुल्क रु.१०      ● सरजमिन गर्नु परे थप रु.५००